

देवदह नगरपालिकाको विनियोजन ऐन, २०८२

उद्देश्य र कारण

आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि देवदह नगरपालिकाको स्थानीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धि अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले प्रस्तुत ऐन पेश गर्नु परेको हो ।

प्रस्तुत ऐनले स्थानीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र नगरकार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा तथा कार्यहरूको निमित्त विनियोजन गर्न सक्ने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि स्थानीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना: देवदह नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट व्यय हुने रकम विनियोजन गर्ने र खर्च गर्ने अधिकार दिन वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम देवदह नगरसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम, परिभाषा र प्रारम्भ:

- (१) यस ऐनको नाम “विनियोजन ऐन, २०८२” रहेको छ ।
- (२) स्थानीय संचित कोष भन्नाले देवदह नगरपालिकाको स्थानीय संचित कोष सम्झिनु पर्दछ ।
- (३) यो ऐन संवत् २०८२ साल साउन १ देखि प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०८२/०८३ को निमित्त देवदह नगरपालिकाको स्थानीय सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

आर्थिक वर्ष २०८२/०८३ को लागि नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको लागि अनुसूची-१ मा उल्लेखित चालु खर्च र पूँजीगत खर्चको रकम समेत गरी जम्मा रकम रु.१,६३,८८,००,०००/- (अक्षरूपी एक अर्ब त्रिसष्टी करोड अठ्ठासी लाख मात्र) मा नबढाइ निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ तर संघीय सरकार, प्रदेश सरकार एवं राष्ट्रिय अन्तराष्ट्रिय विकास साझेदार, दातृ निकाय, राष्ट्रिय/ अन्तराष्ट्रिय बैङ्क तथा संस्थाबाट प्राप्त हुने अनुदान रकममा संशोधन भइ आ.व. २०८२/८३ थप अनुदान रकम प्राप्त भएमा, प्राप्त रकम समेत सञ्चित कोषबाट खर्च गर्न बाधा पुग्ने छैन ।

३. विनियोजन :

- (१) यस ऐनद्वारा स्थानीय सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२/०८३ को लागि देवदह नगरपालिका नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त अनुसूची २ अनुसार विनियोजन गरिएको छ ।

(२) उपदफा (१) बमोजिम अनुसूची २ मा उल्लेखित सेवा र कार्यको निमित्त विनियोजन गरेको रकममध्ये कुनै शीर्षकमा बचत हुने र कुनै शीर्षकमा अपुग देखिएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट अपुग हुने शीर्षकमा रकमान्तर गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम रकमान्तर गर्दा जम्मा रकमको पच्चिस प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकबाट अर्को एक वा एकभन्दा बढी शीर्षकमा रकमान्तर गर्न, निकास गर्नु र खर्च लेख्न, चालु तथा पुजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकमान्तर गर्न सकिनेछ ।

तर

क) एउटै खर्च सङ्केत भित्रका बजेट शीर्षक वा उपशीर्षकमा रकमान्तर गर्दा जतिसुकै रकम रकमान्तर गर्न सकिनेछ ।

ख) पुजिगत खर्च शीर्षकमा विनियोजन रकम चालु खर्च शीर्षकतर्फ रकमान्तर गर्न सकिने छैन तर वित्तीय लगानी र आन्तरिक तथा बाह्य ऋणको साँवा र ब्याज भुक्तानि खर्च शीर्षकमा रकमान्तर गर्न पाइनेछ ।

४. यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्वीकृत श्रोतगत बजेटमा कुनै श्रोतगत बजेटको रकम अपुग भएमा वा प्राप्त नभएमा स्वीकृत बजेटको सिमा भित्र रहि आन्तरिक स्रोत, राजश्व वाडफाड र समानिकरण अनुदानको रकम मात्र विनियोजन बजेट रकममा परिवर्तन नहुने गरि स्रोतान्तर आर्थिक प्रशासन शाखाले गर्नेछ ।

५. यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्वीकृत विनियोजन रकमको एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ वा नगर सभाबाट अनुमोदन गराउनु पर्नेछ ।

६. लेखाङ्कन, प्रतिवेदन तथा आन्तरिक लेखापरीक्षण सम्बन्धी व्यवस्था: (१) यस ऐन बमोजिम देवदह नगरपालिकाको बजेट तथा कार्यक्रममा समावेश भएको कुनै योजना वा कार्यक्रम, नगरपालिका क्षेत्र भित्रका नगरपालिका अन्तर्गतका कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, नगर अस्पतालले कार्यान्वयन गर्दा रकम विनियोजन भएको निकायले खर्च इकाइको रुपमा प्रचलित कानुनले तोके बमोजिमको लेखा राखि लेखापरीक्षण गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम योजना वा कार्यक्रम कार्यान्वयन गर्ने निकायले आर्थिक विवरण, लेखापरीक्षण प्रतिवेदन तयार गरि प्रमाणित गराई देवदह नगरपालिकामा पठाउनु पर्नेछ ।

७. अधिकार प्रत्यायोजन तथा अनुमोदन:

आ.व.२०८२/८३ लागि विनियोजन भएको बजेटमा लक्ष्य बमोजिम आम्दानी (संघीय सरकारबाट प्राप्त रकममा थप-घट, प्रदेश सरकारबाट प्राप्त रकममा थप-घट, खर्च नभइ बचत अ.ल्या./ बैंक मौज्दात रकम, आन्तरिक स्रोतबाट प्राप्त रकममा थप-घट) को आधारमा खर्च गर्नु परेमा वा बजेट परिवर्तन गर्नु परेमा कार्यपालिकाले निर्णय गरि खर्च गर्न सक्नेछ । आन्तरिक स्रोतको रकम अपुग भई खर्च गर्नु परेमा अ.ल्या./सञ्चित कोषमा बैंक मौज्दात रकमबाट खर्च गर्न बाधा पुग्ने छैन । कार्यपालिकाबाट बजेट परिवर्तन गरि खर्च गरेको रकम आगामी हुने नगरसभाबाट अनुमोदन गर्नु पर्नेछ ।

८. निर्देशिका, कार्यविधि मापदण्ड वा मार्गदर्शन बनाउन सक्ने:

१. यस ऐन कार्यान्वयन गर्न देवदह नगर कार्यपालिकाले आवश्यक निर्देशिका, कार्यविधि, मापदण्ड वा मार्गदर्शन बनाउन सक्नेछ ।
२. उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वीकृत वार्षिक कार्यक्रममा समावेश भइ रकम विनियोजन भएका कार्यक्रमको कार्यान्वयनको लागि आवश्यक पर्ने देखिएमा नगर कार्यपालिकाले कार्यविधि बनाउन सक्नेछ ।

९. विनियोजन ऐनको अंग:

नगरसभाबाट पारित आ.व. २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम विनियोजन ऐनको अंग हुनेछ ।

अनुसूची- १

आ.व. ०८२/८३ का लागि अनुमानित आय

क्र.सं.	शिर्षक	प्राप्तिको स्रोत	आ.व. ०८२/०८३ को अनुमानित आय	कैफियत
१	आन्तरिक राजस्व	राजस्व	२१८६४६०००	
२	समानिकरण अनुदान	संघीय सरकार	१५६७०००००	
		प्रदेश सरकार	१०८०८०००	
३	राजस्व वाडफाड	संघीय सरकार	१३४०८००००	
		प्रदेश सरकार	१३१६६०००	
४	शशर्त अनुदान चालु	संघीय सरकार	२७१९०००००	
		प्रदेश सरकार	१००००००	
५	शशर्त अनुदान पुँजीगत	संघीय सरकार	४३४१०००००	
		प्रदेश सरकार	१०५०००००	
६	समपुरक अनुदान	संघीय सरकार	१२५०००००	

		प्रदेश सरकार	१२००००००	
७	विशेष अनुदान	संघीय सरकार	८५०००००	
		प्रदेश सरकार	१५०००००	
८	सामाजिक सुरक्षा भत्ता	संघीय सरकार	२६९६०००००	
९	सडक बोर्ड नेपाल	संघीय सरकार	१०००००००	
१०	URLIP अन्तर्गत कार्यान्वयन हुने आयोजना	नगर विकास कोष ऋण	७३८०००००	
जम्मा			१६३८८०००००	

अनुसूची- २

आ.व. ०८२/०८३ को अनुमानित क्षेत्रगत व्यय

विषयगत क्षेत्र	उप क्षेत्र	आन्तरिक	सशर्त	क्षेत्रगत जम्मा
		रकम		
आर्थिक विकास	कृषि	४४००००००	२५३५००००	६९३५००००
	पशु	२०००००००	२२६५००००	४२६५००००
	सहकारी	२००००००		२००००००
	पर्यटन, संस्कृति तथा सम्पदा	३०००००००		३०००००००
	उद्योग तथा वाणिज्य	३३००००००		३३००००००
	भूमि व्यवस्था	२००००००००		२००००००००
	श्रम, रोजगारी र गरिबी निवारण	१५०००००	१६००००००	१७५०००००
	उर्जा	१०००००००		
	आर्थिक विकास जम्मा	३४०५०००००	६४००००००	४०४५०००००
सामाजिक विकास	शिक्षा	२५३००००००	२३५६००००००	२६०९००००००
	स्वास्थ्य	३०००००००	४२७००००००	४५७००००००
	बालमैत्री शासन	१०००००००		१०००००००
	युवा तथा खेलकुद	३०००००००		३०००००००
	महिला, बालबालिका तथा जेष्ठ नागरिक	५००००००		५००००००
	लैङ्गीक समानता तथा सामाजिक समावेशिकरण	५३००००००		५३००००००

विषयगत क्षेत्र	उप क्षेत्र	आन्तरिक	सशर्त	क्षेत्रगत जम्मा
		रकम		
	नगर प्रमुख सम्बोधित कार्यक्रम	२५०००००		२५०००००
	नगर उपप्रमुख सम्बोधित कार्यक्रम	२५०००००		२५०००००
	उपप्रमुखसँग महिला कार्यक्रम	१५०००००		१५०००००
	सामाजिक विकास जम्मा	४४६०००००	२७८३०००००	३२२९०००००
	पूर्वाधार विकास	आवास, भवन तथा शहरी विकास	१३३०००००	
सडक पुल तथा यातायात		३९०००००	९२०००००	१३१०००००
एडिबि			४२०१०००००	४२०१०००००
यातायात पूर्वाधार (समपुरक)			२४५०००००	२४५०००००
मर्मत सम्भार कोष		३००००००		३००००००
नगर प्रमुख सम्बोधित कार्यक्रम		७५०००००		७५०००००
नगर उपप्रमुख सम्बोधित कार्यक्रम		७५०००००		७५०००००
पूर्वाधार विकास जम्मा		३५२०००००	४५३८०००००	४८९००००००
वातावरण तथा विपद् व्यवस्थापन	वारुण यन्त्र संचालन	१००००००		१००००००
	विपद् व्यवस्थापन	१२०००००		१२०००००
	वन, हरियाली, भू तथा जैविक विविधता संरक्षण	५५००००	३००००००	३५५००००
	फोहोर मैला व्यवस्थापन	५०००००		५०००००
	वातावरण तथा विपद् व्यवस्थापन जम्मा	३२५००००	३००००००	६२५००००
संस्थागत विकास र सुशासन	सूचना प्रविधि	१००००००		१००००००
	नीति, कानून, न्याय तथा सुशासन	१५०००००		१५०००००
	संगठन, मानव संशाधन तथा क्षमता विकास	१६७७०००००		१६७७०००००
	राजस्व तथा श्रोत परिचालन	५००००००		५००००००

विषयगत क्षेत्र	उप क्षेत्र	आन्तरिक	सशर्त	क्षेत्रगत जम्मा
		रकम		
	सामाजिक सुरक्षा तथा पञ्जिकरण		४०००००	५०००००
संस्थागत विकास र सुशासन जम्मा		१७११०००००	५०००००	१७१६०००००
विषयगत क्षेत्र कुल बजेट		२८८२०००००	७४२००००००	१०३०२०००००
विशेष	संघ		८५०००००	८५०००००
अनुदान	प्रदेश		१५०००००	१५०००००
संघ/प्रदेश सम्पुरक आयोजना न.पा. साझेदारी		४७२०००००		४७२०००००
सडक बोर्ड		७००००००	१०००००००	१७००००००
URLIP अन्तर्गत कार्यान्वयन हुने आयोजना (नगर विकास कोष ऋण)			७३८०००००	७३८०००००
URLIP अन्तर्गत कार्यान्वयन हुने आयोजना न.पा. साझेदारी		३०००००००		३०००००००
सामाजिक सुरक्षा भत्ता			२६९६०००००	२६९६०००००
वडा बजेट सिलिङ्ग		१२०००००००		१२०००००००
राजश्व फिर्ता नदीजन्य		३५००००००		३५००००००
नदीजन्य पदार्थको लगानी		४०००००००		४०००००००
नगरपालिकाका योजना तथा कार्यक्रमको लागि साझेदारी		२०००००००		२०००००००
जम्मा		५३३४०००००	११०५४०००००	१६३८८०००००